



स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.

SWASTIK LAGHUBITTA BITTIYA SANSTHA LTD.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त संस्था, प्रादेशिकस्तर (मधेश प्रदेश)

लघुवित्त विभाग

ब्याजदर निर्धारण सम्बन्धि सूचना :-

उपरोक्त सम्बन्धमा यस वित्तीय संस्थाले २०८२/०८३ को तेस्रो त्रैमास (२०८२ माघ देखि चैत्र मसान्त सम्म) को लागि यस वित्तीय संस्थाद्वारा आफ्ना ग्राहक सदस्यहरूमा प्रवाह हुने कर्जा तथा सापटहरूमा नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई मिति २०८२/०३/२६ गते त्यस बैंकको पत्र संख्या : बै.वि.नि.वि./नीति/परिपत्र/घ/०८/०८१/८२ मार्फत जारी परिपत्रको निर्देशन बमोजिम गणना गरी परिवर्तनीय ब्याजदर र स्थिर ब्याजदर तपसिल बमोजिम लागु गरिएको व्यहोरा सर्वसाधारण सबैमा जानकारीको लागि अनुरोध छ। साथै बचतको ब्याजदर समेत तपसिल बमोजिम लागु गरिएको व्यहोरा सर्वसाधारण सबैमा जानकारीको लागि अनुरोध छ।

तपसिल :-

(क) कर्जा कारोबार :

क्र.सं.	कर्जा तथा सापटहरूको शिर्षक	प्रकृति	परिवर्तनीय व्याजदर			स्थिर व्याजदर
			आधारदर	प्रिमियम	व्याजदर	
१.	सामुहिक जमानी कर्जा :					
१.१	कृषि कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
१.२	सामूहिक खेति/पशुपालन कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
१.३	लघुउद्यम कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
१.४	आवास मर्मत कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
१.५	शिक्षा कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
१.६.	साना व्यवसायिक कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
२.	पारिवारीक जमानी कर्जा :					
२.१	आकस्मिक कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
३.	धित्तो जमानी कर्जा :					
३.१	स्वस्तिक उद्यमशिलता कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%
३.२	व्यक्तिगत कर्जा	आवधिक कर्जा	१२.८३%	१.५५%	१४.३८%	१४.३८%

(ख) बचत कारोबार :

क्र.सं.	विवरण	प्रकृति	ब्याजदर
१.	नियमित बचत	नियमित बचत	७.५%
२.	केन्द्र कोष बचत	ऐच्छिक बचत	७.५%
३.	व्यक्तिगत बचत	ऐच्छिक बचत	७.५%
४.	स्वस्तिक स्वरोजगार बचत	ऐच्छिक बचत	१०%
५.	स्वस्तिक बचत	ऐच्छिक बचत	७.५%
६.	समृद्धि बचत	ऐच्छिक बचत	७.५%

(ग) नोटहरू :

- यस वित्तीय संस्थाले प्रवाह गर्ने कर्जा ग्राहक सदस्यले लिँदा परिवर्तनीय ब्याजदर (Adjustable Interest Rate) र स्थिर ब्याजदर (Fixed Interest Rate) मध्ये कुनै एक किसिमको ब्याजदर कायम हुने गरी कर्जा लिन सक्ने छ।
- परिवर्तनीय ब्याजदर (Adjustable Interest Rate) मा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको प्रिमियम दर कर्जा अवधिभर परिवर्तन गर्न पाइने छैन।
- स्थिर ब्याजदर (Fixed Interest Rate) मा प्रवाह भएको कर्जाको हकमा कर्जाको प्रस्ताव पत्र (Offer Letter) मा उल्लेख गरिएको ब्याजदर कर्जा अवधिभर परिवर्तन गर्न पाइने छैन।



स्वस्तिक लघुवित्त वित्तीय संस्था लि.

SWASTIK LAGHUBITTA BITTIYA SANSTHA LTD.

नेपाल राष्ट्र बैंकबाट "घ" वर्गको इजाजतपत्रप्राप्त संस्था, प्रादेशिकस्तर (मधेश प्रदेश)

लघुवित्त विभाग

४. यस वित्तीय संस्थाहरुले मिति २०८२/०४/०१ भन्दा अगाडि प्रवाह गरेको तथा हाल बक्यौता रहेको कर्जाको हकमा ग्राहक सदस्यहरुसँग लिने ब्याजदर कर्जा प्रवाह भएको बखतको ब्याजदर निर्धारण गरिएको छ।
५. दलित, मुक्तकमैया, वादी, हलिया, द्वन्द्वपिडित, एकल महिला, भएको प्रमाण सम्बन्धित जिल्ला प्रशासन वा ईलाका प्रशासन कार्यालयबाट प्रमाणित गराई पेश गरेमा कर्जा प्रवाह भएको ब्याजदरमा एक प्रतिशत विन्दुले जुन मितिमा कार्यालयमा पेश गर्नेछ सोही मिति देखि लागु हुने गरी सहूलियत सुविधा प्रदान गरिनेछ।
६. अन्य व्यवस्था तथा शर्तहरु नेपाल राष्ट्र बैंकले "घ" वर्गको इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरुलाई जारी गरिएको निर्देशन बमोजिम हुनेछ।

भवदीय,

संजिव कुमार यादव
सहायक, लघुवित्त विभाग

